

किराया हडकड बारेमा :

स्थापना :	28 Jan 1998	चूला स्थापना :	28 Jan 2005
च्यारिटेबल :	19 Mar 2012	धामी नियुक्ति :	06 Apr 2014
चूलाघर खरिद :	20 Jan 2016	चूलाघर प्रवेश :	31 Jan 2016
अधिवेशन 10औं :	25 Mar 2018	अध्यक्षहरु :	7औं (हरिचन्द्र)
बिभागहरु :	15 वटा	भाषिक संस्था :	8 वटा
भात्री संस्था :	किरात राई प्रजा प्रतिष्ठान हडकड		
संस्कार सेवा :	गर्भ, जन्म, नौरान, पास्नी, छेवर, बिबाह, मृत्यु संस्कार		
पूजा सेवा :	न्वगी, चुलादर्शन, चूलाग्रहण, गृहप्रपूजा, ब्यावसायपूजा		
प्रदर्शनी :	साकेला शिलि, झाँकि, भेषभुषा, गरगहना, खानपान		
चाड पर्वहरु :	उभौली, उधौली, साउने संक्राती, माघे संक्रानी		
कार्यक्रमहरु :	यलम्बर साँझ, खेलकुद प्रतियोगिता		
दिवसहरु :	येलेदुड, स्थापना दिवस, तयमाखियमा दिवस		
प्रकाशन :	यलम्बर स्मारिका, kiratrai.org (Online)		
ऐतिहासिक निर्माण :	सुम्निमा पारुहाडको मुर्ती, वाबुक भएको प्रवेश दुवार, तयामा खियामा, रैछाकुलेको मुर्ति, यलम्बरको ताम्रचित्र		
सुबिधा निर्माण :	पार्टि प्यालेस, परिवर्तनीय कोठा, भिआईपि शयनकक्ष, प्रतिस्थापन चूला		
संकलन संरक्षण :	शिलि संरक्षण, तथ्याडक संकलन, मौलिक सामाग्री संकलन, किरात राई बिश्वकोष निर्माण		

प्रकाशक : किरात राई प्रजा प्रतिष्ठान हडकड

चूला दर्शन



कार्यक्रमको रूपरेखा :

1. परिचयात्मक आशन
2. चूला दर्शन बारेमा
3. दियोबत्ति बालि पुजा – अतिथिबाट
4. चूला दर्शन बाचन
5. सम्मान (पुरुष भए फेटा वा महिला भए गम्छा)
6. मायाको चिनो भए सो प्रदान
7. किराया हडकडका गतिविधिबारे जानकारी
8. अतिथिलाई शुभकामना प्रदान
9. अतिथिले ब्यक्तिगत परिचय सहित बिचार राख्ने
10. कार्यक्रम समापन साथै सगुन बितरण र फोटो सेसन

सम्पर्क :

किरात राई यायोक्खा हडकड, 6993 7354; 5125 2628

www.kiratrai.org

चूला दर्शन :

किरात राईहरुको सबभन्दा ठूलो देव भनेको तीन चूला हो । मुलघर परिवारबाट अलग भएपछि थपना गर्ने पहिलो वस्तु नै चूला हो । हरेक किरात राईहरुको धार्मिक आस्थाको प्रतिक नै तीन चूला हो । किरात राईहरुको चूलामा जन्म दिने पुर्वज तथा देवी देवताहरुले बास गरेको हुन्छ भनि विस्वास गरिन्छ । किरात राईहरुले अर्शिबाद लिन टाढा जान पर्दैन । यही चूलामा आर्शिबाद लिन सकिन्छ । चूलामा दैनिक पुजा गरे पित्रीहरु खुसी भई चिताएको मनोआकाङ्क्षा पुरा गरिदिने, धन दौलत र ऐश्वर्य दिने, दुख बिमार हटाउने, शिर ठाडो बनाई दिने बिस्वास गरिन्छ ।

किरात राई यायोक्खा हडकडले नेपाल तथा बिदेबाट बिशेष काम लिई हडकड आउनु भएका मौलिक किरात धर्म, संस्कार, संस्कृतीमा आस्था राख्ने जो कोही ब्याक्तिहरुले हडकडमा स्थापना गरेको चुलाघरमा सुप्तुलड दर्शन गर्न ईच्छा गरेमा दर्शन गराई पित्रीहरुबाट आर्शिबाद लिने काम गरिन्दै आईएको छ । चुलादर्शन कार्यक्रममा दर्शन गर्ने ब्याक्तिलाई किराया हडकडको गतिविधिहरु बारेमा जानकारी गराउदै उत्तरोत्तर प्रगतिको कामना गर्ने चलन रहेको छ ।

आवश्यक सामाग्रीहरु :

1. चोख्याउनको लागि – दुबो, तीतेपाती र चोखो पानी
2. आगो बाल्नको लागि – काईला, स्टार्टर र लाईटर
3. पूजाको लागि – काँसेथालमा अलिकति चामल र दियोबत्ति
4. आवश्यक फेटा वा गम्छा
5. मायाको चिनो (भएमा)

चूला दर्शन बाचन :

हे पितापुर्खाहरुहो,
हे सुम्निमा पारुहाड ।

तपाईंहरुले हामीलाई जन्म दिई,
मानव संसार बसाउनु भयो ।
धर्तीलाई अन्न योग्य बनाई,
हामीलाई बचाउनु भयो ।

हामिले बंश, दाजुभाई, र कुटुम्ब स्वरुप,
तिन चूला स्थापना गरेका छौं ।
समस्त मानव समुदाय र प्रकृति संरक्षणको लागि,
तिन चूलामा भक्ति भाव गर्दछौं ।

मानव दुख, बिमार, कष्ट सारी दिनु होला,
सुख, सम्बृद्धि र लामो आयु दिनु होला ।
झैझगडा, आपत बिपतबाट जोगाई दिनु होला,
आजको भन्दा अझ अघि बढ्ने, बाटो देखाई दिनु होला ।

कुनै कामको थालनी गर्न, कर्मधर्म गर्न,
सदैव तिन चूला पुजने छु ।
चिताएको काम, मनोआकांक्षा पुरा होस भनि,
चूला प्रार्थना गर्दछु ।

जय पितापुर्खाहरु हो ।
जय सुम्निमा पारुहाड ॥